



माछापुच्छे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लहाचोक, कास्की
४ नं. प्रदेश नेपाल

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७४।१०।१६ गते

यस गाउँपालिकाले चालु आ.व. २०७४/७५ मा निम्न अनुसारका सवारी साधनहरू सार्वजनिक खरिद ऐन, २०६३ (पहिले संसोधन, २०७३ को दफा ८ को उपदफा १(क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ (चौथो संसोधन, २०७३) को नियम ३१ (ख) बमोजिम खरिद गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक व्यवसायी वा कम्पनीहरूबाट निम्न शर्तहरूको अधिनमा रहि रितपूर्वकको शिलबन्दी बोलपत्र आव्हान गरिएको छ।

१. सम्बन्धित फर्मको लेटरप्याडमा अधिकार प्राप्त व्यक्तिको दस्तखत गरेको लिखित निवेदन पत्र साथ आ.व. २०७३/०७४ को लागि नविकरण तथा चालु आ.व. को लागि मान्यता प्राप्त भएको फर्म वा कम्पनीको प्रमाण पत्र, व्यवसाय ईजाजत पत्र, स्थायी लेखा, दर्ता नं. एवं आयकर तथा मू.अ. कर दर्ता प्रमाणपत्र (भ्याट) साथै आ.व. २०७३/०७४ कर चुक्ता विवरण पेश गरेको कागजात, सम्बन्धित नागरिकको प्रमाणपत्र र फर्म सम्बन्धि अन्य कुनै कागजात भए सो समेत प्रमाणित प्रतिलिपि (जो बोलपत्र खरिद प्रयोजनका लागि मात्र मान्य हुनेछ) को साथ तल उल्लेखित नगद (पछि फिर्ता नहुने) यस कार्यालयको राजश्व खातामा बुझाई यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र बोलपत्र फारम खरिद गर्न सकिनेछ।
२. खरिद गरिएको बोलपत्रहरू यो सूचना प्रथम पटक प्रकाशित भएको १६ औं दिन दिउसो १२:०० बजे भित्र गाउँ कार्यपालिकाको नाममा सम्बोधन गरि ठेक्का नं. बोलपत्रवालाको नाम, ठेगाना र फोन नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई शिलबन्दी लाहा छाप गरि यस कार्यालयमा दर्ता गराउन सकिनेछ।
३. दर्ता भएका शिलबन्दी बोलपत्र नियमानुसार कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सोहि दिनको १:३० बजे खोलिने छ। बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन। बोलपत्र दर्ता तथा खोलिने दिन सार्वजनिक विदा पर्न गएमा त्यसपछि कार्यालय खुलेको दिनको सोहि अनुसारको समयमा दर्ता गर्ने र खोल्ने काम हुनेछ। फर्मको प्रतिनिधिको रूपमा कुनै व्यक्ति पठाउनु पर्ने भएमा रितपूर्वक मञ्जुरीनामा सहित पठाउनु पर्नेछ।

४. यस सूचना र बोलपत्र पुस्तिकामा उल्लेख भए बमोजिमका कुराहरु खुलेको प्रमाण बोलपत्र साथ अनिवार्य रूपमा पेश गर्नुपर्नेछ साथै सो अनुसारको मुल्याङ्कनका आधारहरु पुरा नगर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरिने छैन।
५. बोलपत्र फारम भर्दा अंक अक्षर दुबैमा स्पष्ट लेख्नुपर्नेछ अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ साथै केरमेट भएको ठाउँमा सहिछाप हुनु पर्नेछ।
६. शिलबन्दी बोलपत्र साथ धरौटी रकम राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय पोखरामा रहेको यस कार्यालयको धरौटी खाता नं. ३०२०३०३००७१०५ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर पेश गर्नु पर्नेछ भने बोलपत्र फारमको दस्तुर कार्यालयको राजश्व शाखाबाट नगद भुक्तानी गरि लिन सकिने छ।
७. बोलपत्र दर्ता गर्ने फर्महरुले बोलपत्र पुस्तिका संलग्न गरिएको स्पेशिफिकेशन तथा अन्य व्यहोरा प्रस्ट रूपमा पढि, सहिछाप गरि पेश गर्नु पर्नेछ। शिलबन्दी बोलपत्र दाताको प्रमाणित गर्ने कागजातहरु शिलबन्दी बोलपत्र साथ (शिलबन्दी खाम भित्रै) संलग्न हुनु पर्नेछ।
८. कुनै पनि कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने वा अस्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ।
९. बोलपत्र फारम र यस सूचनामा लेखिएको कुराहरुको हकमा यसै अनुसार यसमा उल्लेख नभएको व्यहोराको हकमा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली अनुसार हुनेछ।

तपशिल:

सि.नं.	ठेक्का नं.	खरिद गर्नु पर्ने सामान	धरौटी रकम	बोलपत्र फारम दस्तुर	कैफियत
१	४/२०७४/०७५	मोटरसाइकल थान -५	रु.५०,०००।-	रु.१०००।-	

(प्रमुख प्रशासकिय अधिकृत)